



सीसीएस अनलाइन एकेडेमीको तेस्रो र चौथो क्वार्टरहरूकालागि ग्रेडिङको मार्गदर्शन

अप्रिल २३, २०२०

कोलम्बस सिटी स्कूलले यस्तो निरन्तर अनलाइन शिक्षाको समय अवधिमा तेस्रो र चौथो ग्रेडिङकालागि प्रिके देखि कक्षा १२ (Pre k-12) सम्मकालागि ग्रेडिङ प्रणालीको स्थापना गरेको छ।

शैक्षिक सेवा र उत्तरदायित्व विभागहरूले मंगलबार अप्रिल २१ तारिकका दिन कोलम्बस शिक्षा बोर्डलाई आफ्नो सिफारिस पेश गरेको छ। **प्रस्तुतीकरण हेर्नलाई यहाँ क्लिक गर्नुहोस्।**

प्राथमिक प्रिके देखि कक्षा ५ (PreK-5) सम्मकालागि तेस्रो क्वार्टरको ग्रेडिङ

- मार्च २४ तारिक समाप्त भएको तेस्रो क्वार्टरको ग्रेडिङ अवधिलाई मे १, २०२० सम्म बढाइनेछ। यसले हाम्रा विद्यार्थीहरूलाई यदि कुनै कार्य पूरा नगरेको भए वा गभर्नरको आदेश हुनु भन्दा अगाडि अनुपस्थित भएको भए वा बंद द्वारा गाईले पत्रेको भए तेस्रो ग्रेडिङ अवधिकालागि ग्रेड सुधार गर्ने अवसर प्रदान गर्दछ।
- कुनै पनि विद्यार्थीले तेस्रो क्वार्टर ग्रेडिङ अवधि विस्तार गरेर उनीहरूको ग्रेडलाई कम वा हानि हुने छैन।

प्राथमिक प्रिके देखि कक्षा ५ (Grades PreK-5) सम्मकालागि चौथो क्वार्टरको ग्रेडिङ

- प्राथमिक कक्षाका शिक्षकहरूले चौथो क्वार्टरकालागि निम्न अंकहरू प्रयोग गर्नेछन्:
 - उत्तीर्ण (P)- विद्यार्थीले कार्य समाप्त गरी रहेको छ।
 - अपूर्ण (I)- सिमित छ वा कार्य पूरा भएको प्रमाण छैन वा विद्यार्थीले कार्य गर्न समक्ष भएन।
- अपूर्ण (I) प्राप्त गर्ने कुनै पनि विद्यार्थीहरूलाई उनीहरूको अधुरो काम सम्पन्न गरेर आफ्नो ग्रेड उत्तीर्ण (P) मा समायोजित गर्न सेप्टेम्बर १५, २०२० सम्म समय दिइनेछ।
- चौथो क्वार्टरको समयमा मूल्याङ्कन नभएका मापदण्डहरूलाई यस अवधिमा मूल्याङ्कन नभएको चिन्ह (N) दिइनेछ।

माध्यमिक (कक्षा ६-१२)सम्मको तेस्रो क्वार्टरकालागि ग्रेडिङ

- मार्च २४ तारिक समाप्त भएको तेस्रो क्वार्टरको ग्रेडिङ अवधिलाई मे १, २०२० सम्म बढाइनेछ। यसले हाम्रा विद्यार्थीहरूलाई यदि कुनै कार्य पूरा नगरेको भए वा गभर्नरको आदेश हुनु भन्दा अगाडि अनुपस्थित भएको भए वा बंद द्वारा गाईले पत्रेको भए तेस्रो ग्रेडिङ अवधिकालागि ग्रेड सुधार गर्ने अवसर प्रदान गर्दछ।
- कुनै पनि विद्यार्थीले तेस्रो क्वार्टर ग्रेडिङ अवधि विस्तार गरेर उनीहरूको ग्रेडलाई कम वा हानि हुने छैन।

माध्यमिक (कक्षा ६-१२)सम्मको चौथो क्वार्टरकालागि ग्रेडिङ

- माध्यमिक कक्षाका शिक्षकहरूले चौथो क्वार्टरकालागि निम्न अंकहरू प्रयोग गर्नेछन्:
 - उत्तीर्ण (P)- विद्यार्थीले कार्य समाप्त गरी रहेको छ।
 - अपूर्ण (I)- सिमित छ वा काम पूरा भएको प्रमाण छैन वा विद्यार्थीले कार्य गर्न समक्ष भएन।

- अपूर्ण (I) प्राप्त गर्ने कुनै पनि विद्यार्थीहरूलाई उनीहरूको अधुरो काम सम्पन्न गरेर आफ्नो ग्रेड उत्तीर्ण (P) मा समायोजित गर्न सेप्टेम्बर १५, २०२० सम्म समय दिइनेछ।
- २०१९-२०२० शैक्षिक बर्षमा कुनै पनि माध्यमिक पाठ्यक्रमहरूको अन्तिम परीक्षा हुने छैन।
- ग्रेडिङ प्रणालीको आधारमा उत्तीर्ण (P) वा अपूर्ण (I) उन्नत प्लेसमेन्ट (AP) र अन्तर्राष्ट्रिय पाठ्यक्रम (IB) लागू हुनेछ।
- कलेज क्रेडिट प्लस (CCP) पाठ्यक्रमले कलेज वा विश्वविद्यालयको निर्देशन पालन गर्नेछन्।
- हाई स्कूलका विद्यार्थीहरू जो हाल स्नातक आवश्यकताहरू पूरा गर्न शैक्षिक मार्ग भित्र छैनन् उनीहरूले एडमेन्टम प्लेटफर्मका माध्यमबाट क्रेडिट आर्जन गर्न केन्द्रित हुनेछन्। थप जानकारीकालागि तल हेर्नुहोस्।

माध्यमिक (कक्षा ६-१२) कालागि अन्तिम ग्रेड र जिपिए(GPA)को गणना गरिदै

- ग्रेड पोइन्ट औसत, जिपिए (GPA) चौथो क्वार्टरकालागि "०" कारूपमा प्रदर्शन हुन्छ तर विद्यार्थीको संचयी जिपिए (GPA)मा कुनै प्रभाव पार्ने छैन।
- माध्यमिक कक्षाका पाठ्यक्रमकालागि अन्तिम क्वार्टरमा गुणस्तर अंकको गणना वा तेस्रो क्वार्टरकालागि १, २, ३ प्रतिशतका आदरमा जुन बढी हुन्छ समान वितरण द्वारा गणना गरिनेछ।
- दोस्रो सेमेस्टरको पाठ्यक्रमहरूले तेस्रो क्वार्टरको ग्रेडलाई जनाउनेछ र अन्तिम ग्रेडले पनि उस्तै संकेत गर्दछ। उत्तीर्ण (P) वा अपूर्ण (I) चौथो क्वार्टरकालागि अझै प्रयोग हुनेछ तर अन्तिम ग्रेड वा क्रेडिटमा कुनै असर पार्ने छैन।

प्राथमिक र माध्यमिक कक्षाको ग्रेडिङ मार्गदर्शन र समर्थन

- शिक्षकहरूले विशेष शिक्षा सेवाहरू प्राप्त गर्ने विद्यार्थीहरूकालागि व्यक्तिगत शैक्षिक योजना आईईपी (IEP)का लक्ष्यहरूमा केन्द्रित रहेर समावेश जारी राख्नेछन्।
- गृहकार्यहरू कम्तिमा एक हप्ता भित्रमा बुझाउनु पर्दछ वा थप पाठ दिएमा विद्यार्थीहरूले जिम्मेवारी पूरा गर्न प्रशस्त समयको अनुमति दिइनेछ। विद्यार्थीहरूले गरिसकेका कार्यहरू बुझाउन थप समय चाहिन सक्छ वा जो इन्टरनेट पहुँचमा असमर्थ छन् उनीहरूकालागि थप समयको व्यवस्था गरिनेछ।

तेस्रो ग्रेडको पढ्ने ग्यारेन्टी

आपतकालिन कानून एच.बि.(H.B.)१९७ले ओहायोमा कोभिड-१९ (COVID-19) महामारीलाई सम्बोधन गर्नले २०१९ - २०२० स्कूल वर्षकालागि ओहायो राज्यले परीक्षणहरू गर्न छुट गरेको छ। तेस्रो कक्षामा पढ्ने विद्यार्थीहरूले ग्यारेन्टी पढाईकालागि कुनै परीक्षा गर्नु नपर्ने हुँदा यदि विद्यार्थी शैक्षिक रूपमा चौथो कक्षामा पढोन्नति गर्न तयार छ कि छैन भनेर हेर्न र विद्यार्थीको पठन पाठन क्षामताको समीक्षा विद्यार्थीका प्रिन्सिपल र पढाउने शिक्षकले गर्नेछन्।

स्नातकका आवश्यकताहरू

आपतकालिन कानून एच.बि.(H.B.)१९७ले ओहायोमा कोभिड-१९ (COVID-19) महामारीलाई सम्बोधन गर्नले यो निर्दिष्ट गर्दछ कि तेस्रो क्वार्टरको अन्तमा स्नातक हुनकालागि थप स्कूल बन्द भए पनि विद्यार्थीहरू सहि शैक्षिक मार्ग भित्र हुनुपर्नेछ। यदि एक उच्च तहका विद्यार्थी जो राज्यव्यापी स्कूल बन्द हुनु अघि स्नातक गर्न सहि शैक्षिक मार्ग भित्र थिएँ भने उनीहरू चौथो क्वार्टरमा पनि सहि शैक्षिक मार्ग भित्र रहनेछन्।

सहि शैक्षिक मार्ग भित्र नभएका विद्यार्थीहरूले बन्दको समयमा आवश्यक पाठ्यक्रमहरू अनलाइन मार्फत सन्तुष्ट गर्न सक्दछन्। यस महामारीका कारण कोहोर्ट्स (Cohorts) २०१८, २०१९ र २०२० कालागि राज्य न्यूनतम आवश्यकताहरूको प्रयोग हुनेछ। यसले २०२० सालका कक्षाकालागि निम्न आवश्यकताहरू हटाउँछ, अझै २०१८ र २०१९ का कक्षाका विद्यार्थीहरूका साथसाथै उनीहरूलाई आवश्यकताहरू पूरा गर्न आवश्यक पर्दछ:

- प्रविधि पाठ्यक्रम क्रेडिट
- अतिरिक्त वैकल्पिक पाठ्यक्रम क्रेडिट
- १२० इंटर्नशिप घण्टा

जिल्लाले यी स्नातक आवश्यकताहरू २०२१ र पछाडिका कक्षाकालागि पुनर्स्थापना गर्नेछ।

ग्रेडिंग र एथलेटिकमा योग्यता

- यस ग्रेडिंग प्रणालीले जिल्लालाई ओहायो उच्च विद्यालय एथलेटिक संघ (OHSAA) को योग्यता उपनियम अनुमोदन गर्न कोलम्बस शिक्षा बोर्ड द्वारा स्वीकृत पेन्डिङ्ग गर्न अनुमति विद्यार्थीहरूले पतनमा (Fall) एथलेटिकसमा प्रतिस्पर्धा गर्नकालागि कम्तिमा पाँच एउटा- क्रेडिट पाठ्यक्रम वा बराबर (सेमेस्टर पाठ्यक्रम) उत्तीर्ण ग्रेडहरू कमाउनु पर्छ।
- कलेजिएट स्तरमा खेल्ने विचार गर्ने विद्यार्थी-एथलीटहरूकालागि एनसीए योग्यता केन्द्रले ट्रान्सक्रिप्ट गरिएको अन्तिम ग्रेडलाई मात्र लिइनेछ। कुनै पनि उत्तीर्ण (P) वा अपूर्ण (I) ग्रेडहरू विद्यार्थीका एक अन्तिम ट्रान्सक्रिप्टमा हुनेछैन र जसले भविष्यमा एनसीए योग्यतामा नकारात्मक असर पार्नेछैन।

अधिकाक / सीईओ डा.तालिसा डिकसन बाट बयान

यो ग्रेडिंग प्रणालीले हाम्रा विद्यार्थीहरू उनीहरूका परिवारहरू र हाम्रा शिक्षकहरूकालागि घरमा-अनलाइन शिक्षाको शिकाई अवधिमा लचिलोपन प्रदान गर्दछ। हामी हाम्रा विद्यार्थीहरूकालागि अर्थपूर्ण शैक्षिक अनुभवहरू प्रदान गर्न चाहन्छौं तर हामी यो पनि सुनिश्चित गर्न चाहन्छौं कि त्यसो गरेर हामी हाम्रा विद्यार्थीहरूलाई क्षति पुर्याउन चाहँदैनौं जो सँग घरमा बिभिन्न स्तरको प्रविधि र समर्थनको पहुँच छ।

हाम्रा विद्यार्थीहरूलाई टाढा बाटै सिकाइने अवस्थामा उनीहरूका नियन्त्रणबाट बाहिर छ त्यसैले हामी सकेसम्म लचिलो र समर्थक हुन चाहन्छौं र हाम्रा विद्यार्थीहरूका सामाजिक-भावनात्मक आवश्यकताहरूलाई ध्यानमा राख्नेछौं। यो ग्रेडिंग प्रणालीले विद्यार्थीहरूलाई आफ्नो काम पूरा गर्न समयले लचिलोपनको अनुमति दिन्छ र इन्टरनेटमा सिमित पहुँच भएका मानिसहरूलाई अनावश्यक रूपमा दण्डित गर्ने छैन। हामी बुझ्दछौं कि यो सबै-विद्यार्थीहरू, परिवारहरू, शिक्षकहरूकालागि गाह्रो समय हो र त्यो हाम्रो ग्रेडिंग प्रणाली पनि एक समान स्कूल वर्षको स्थापनाको समयमा जस्तो हुँदैन।